

धर्म (Religion) : १. \_

## व्यक्तिगत खाता खोल्ने फारम (ACCOUNT OPENING FORM-INDIVIDUAL) मिति (Date):\_ शाखा (Branch): Account Holder's Photo खातावालाको दुवै कान देखिने बैंक प्रयोजनका लागि मात्र (For Bank Use Only) गरी खिचिएको फोटो PP Size ग्राहक कोड नं शाखा कोड नं (Branch Code) (Client Code) खाता नं. (Account No.) तल उल्लेख गरे बमोजिम खाता खोलि दिनु हुन अनुरोध गर्दछुं /गर्दछौं । (I/We request you to open an account as per details specified below.) खाताको मुद्रा : (Currency of A/C): खाताको किसिम : बचत खाता, बचत खाताको नामः अन्य महतीः (Type of Account): (Saving A/C) (name of saving a/c) (Other/ Fixed) खाता खोल्नुको उद्देश्यः आयश्रोत (Purpose of Opening Account) (Income Source/s): दस्तखतः **Signature** खाता सञ्चालन : अन्य एकल (A/C Operation): (Single) (Joint) (Other) खाता सम्बन्धी विवरण (DETAILS FOR ACCOUNT): अन्य (Single) (Joint) (Other) पुरा नाम देवनागरीमा (श्री/सुश्री/श्रीमती) : ٦. Full Name in English Capital Letter (Mr./Master/Mrs./Ms.) 1. 2. 3. पेशा (Occupation) : १. विद्यार्थी (Student) स्वरोजगार (Self Employed) रोजगार (Salaried Employee) अन्य (Other) २. विद्यार्थी (Student) स्वरोजगार (Self Employed) रोजगार (Salaried Employee) अन्य (Other) ३. विद्यार्थी (Student) स्वरोजगार (Self Employed) रोजगार (Salaried Employee) अन्य (Other)

ह स्वारा क्रिक्ट क्षण क्षण क्षण क्षण क्षण क्षण क्षण क्षण		थाको नाम f Organization)	ठेगाना (Address)	पद (Designation)	(Estimated An	अनुमानित वार्षिक आम्दानी ∕ पारिश्रमि (Estimated Annual Income / Remuneration)	
स्वा क्षेत्र अपराधमा रिष्टुल भए नभएको प्रोपणा : भएको   नभएको   । । । । । । । । । । । । । । । । । ।					₹.		
तमा बने अपराधमा रिण्डत कप् नमम्को घोषणा : अपको					₹.		
पी लेखा ने : छ					₹.		
वाजनक भएको अवस्थामा (In Case of Minor):  वा वाजाण गर्नष्ट, छी कि म हमी वर्ष को थी सुभी	nalized for the criminal activii যা লेखा नं.: ত 🏻 টুন	ties in past) (Yes) ा	(No)				
स्वाचनको नम : परिचयक्त विवरण (Introducer's Details):  व्यव्कतांको नाम : परिचयक्तांको नाम : परिचयक्तांको वाना मं : परिचयक्तांको नाम : परिचयक्तांको			No.)				
संदेशक विभागवकको नाम।  (सांवाकक ने नाम)  (सांवा	ाबालक भएको अवस्थाम	ा (In Case of Minor):					
आधिकारीक संरक्षक अभिभावक हो हो । म हामी नावानकका लागि नावालको तर्फबाट कानूनले तोके बसोलिम कार्य गर्ने छू छै ।  a	मी	यो घोषणा	गर्दछु ⁄ छौं कि म ⁄ हामी वर्षको श्री ⁄ स्	गुश्री	(		
declare that I/We am/are the bonafide parent(s)/guardian(s) of Master/Miss  (Guardian's Name)  ge and I/We am/are lawfully entitled to act for and on behalf and for the benefit of minor.  ग हुने पिति : बाता सञ्चातकको नाम : नावाककता अभिभायक , खाता सञ्चातकको नाता : el Altaining Majority) (Account Operator's Name) (Guardian's /Ac Operator's Relationship with Minor)  मावक कार्या सञ्चातकको परिचय पत्र परिचय पत्र परिचय पत्र गारी जिल्ला जारी मिति जारी गर्ने कार्याच्य ardian's /Ac Operator's ID Type) (ID No.) (Issuing District) (Issued Date) (Issuing Office)  **Toducer's Name) (Introducer's Details):  चयकर्ताको नाम : परिचयकर्ताको खाता नं : दस्तखत : roducer's Name) (Introducer's A/C No.) (Signature)  **Toducer's Name (Introducer's Name (Int			लागि नाबालकको तर्फबाट काननले तोके बमो	जिम कार्य गर्ने छ ⁄ छौं ।	(नाबालकका नाम)		
ge and I/We am/are lawfully entitled to act for and on behalf and for the benefit of minor.  ग हमें मिति : खाता सञ्चालकको नाम : नामालकर्यग अभिभावक खाता सञ्चालकको नाम : वर्ग ते स्वाचाय कर्या अभिभावक खाता सञ्चालकको नाम : वर्ग ते स्वच्य पत्र ने जारी जिल्ला जारी जिल्ला जारी मिति जारी					SS		
यह ते मिति : खाता सञ्चालकको नाम :					(Minor's Na	me)	
सायक खाता सञ्चालकको परिचय पत्र परिचय पत्र न जारी जिल्ला जारी मिति जारी गर्न कार्यालय ardian's / A/c Operator's ID Type) (ID No.) (Issuing District) (Issued Date) (Issuing Office)    प्रिचयकर्ताको हस्ताक्षर (Guardian's Signature)					ज्यानको नाना ।		
redian's / A/c Operator's ID Type) (ID No.) (Issuing District) (Issued Date) (Issuing Office)  अभिमावकको हस्ताकर (Guardian's Signatian क्षिण विवरण (Introducer's Details):  व्यक्तांको नाम :	יו פיו וידותו -	खाता सञ्चालकका नाम	11910	विस्ति जाममावयः/ खाता राष्	lationship with Minor		
adan's / A/c Operator's ID Type) (ID No.) (Issuing District) (Issued Date) (Issuing Office)  अभिमावकको हस्ताकर (Guardian's Signatian क्षित्र क्षाताको हस्ताकर (Guardian's Signatian क्षाताको विवरण (Introducer's Details):  व्यक्तांको नाम :	e of Attaining Majority)	(Account Operator's Name)	(Guar	dian's / A/c Operator's Re	Hationship with Milhor)		
रिचयकर्ताको विवरण (Introducer's Details):  चयकर्ताको नाम : परिचयकर्ताको खाता नं. : दस्तखत : (Signature)  नोनयन फारम (एकल खाताको लागि मात्र) (Nomination Form (For Single Account Only):  ता सञ्चालन गर्न असक्षण वा मृत्यू भएमा तल उल्लेखित इच्छाएको व्यक्तिलाई मेरो खातामा भएको मौज्वात रकम भुक्तान ता मञ्जूर छ I (In the event of my death or incapacity, the following nominee shall be entitle to receive balance m of nominees held with this account at your bank.)  [इच्छाएको व्यक्तिको नाम Name of Nominee) [इच्छाएको व्यक्तिको उमेर (Relationship with Nominee) [इच्छाएको व्यक्तिको चाबु आमाको नाम (Nominee's Father's/Mother's Name) [इच्छाएको व्यक्तिको स्थायी देगाना Address of Nominee)  [इच्छाएको व्यक्तिको स्थायी देगाना (Nominee's Phone No.)	भावक ⁄ खाता सञ्चालकको परिचय	पत्र परिचय पत्र नं.	जारी जिल्ला	जारी मिति	जारी गर्ने कार्यालय		
(Introducer's Name) (Introducer's A/C No.) (Signature)  (Introducer's Name) (Introducer's A/C No.) (Signature)  (Introducer's Name) (Introducer's A/C No.) (Signature)  (Introducer's Name) (Signature)  (Introducer's Name) (Signature)  (Introducer's A/C No.) (Signature)  (Introducer	भावक ⁄ खाता सञ्चालकको परिचय	पत्र परिचय पत्र नं.	जारी जिल्ला	जारी मिति (Issued Date)	जारी गर्ने कार्यालय (Issuing Office)	an's Signatui	
(Introducer's Name) (Introducer's A/C No.) (Signature)  नोनयन फारम (एकल खाताको लागि मात्र) (Nomination Form (For Single Account Only):  ा सञ्चालन गर्न असक्षण वा मृत्यु भएमा तल उल्लेखित इच्छाएको व्यक्तिलाई मेरो खातामा भएको मौज्दात रकम भुक्तान  ग्रा मञ्जुर छ । (In the event of my death or incapacity, the following nominee shall be entitle to receive balance of nominees held with this account at your bank.)    उच्छाएको व्यक्तिको नाम (Relationship with Nominee)   उच्छाएको व्यक्तिको उमेर (Relationship with Nominee's Father's/Mother's Name)   उच्छाएको व्यक्तिको उमेर (Nominee's Father's/Mother's Name)   उच्छाएको व्यक्तिको स्थायी ठेगाना (Nominee's Phone No.)    उच्छाएको व्यक्तिको क्षांत के स्थायी ठेगाना (Nominee's Phone No.)	भावक ∕ खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty	पत्र <u></u> परिचय पत्र नं. /pe) (ID No.)	जारी जिल्ला	जारी मिति (Issued Date)	जारी गर्ने कार्यालय (Issuing Office)	an's Signatui	
Photo मा सञ्चालन गर्न असक्षण वा मृत्यु भएमा तल उल्लेखित इच्छाएको व्यक्तिलाई मेरो खातामा भएको मौज्दात रकम भुक्तान मा मञ्जुर छ I (In the event of my death or incapacity, the following nominee shall be entitle to receive balance m of nominees held with this account at your bank.)  इच्छाएको ब्यक्तिको नाम (Name of Nominee) (Relationship with Nominee) इच्छाएको ब्यक्तिको उमेर (Age of Nominee) (Nominee's Father's/Mother's Name) इच्छाएको ब्यक्तिको स्थायी उंगाना (Address of Nominee) (Nominee's Phone No.)	भावक ∕ खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty प्रिचयकर्ताको विवर्ण (Iı	पत्र परिचय पत्र नं /pe) (ID No.) ntroducer's Details):	जारी जिल्ला (Issuing District)	जारी मिति (Issued Date) अभिभाव	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia		
Photo मा सञ्चालन गर्न असक्षण वा मृत्यु भएमा तल उल्लेखित इच्छाएको व्यक्तिलाई मेरो खातामा भएको मौज्दात रकम भुक्तान मा मञ्जुर छ I (In the event of my death or incapacity, the following nominee shall be entitle to receive balance m of nominees held with this account at your bank.)  इच्छाएको ब्यक्तिको नाम Name of Nominee) (Relationship with Nominee) इच्छाएको ब्यक्तिको उमेर (Age of Nominee) (Nominee's Father's Mother's Name) (अख्यक्तिको स्थायी देगाना Address of Nominee) (Nominee's Phone No.)	भावक ∕ खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty रिचयकर्ताको विवरण (Iı चयकर्ताको नाम :	पत्र परिचय पत्र नं /pe) (ID No.) ntroducer's Details):	जारी जिल्ला (Issuing District) परिचयकर्ताको खाता नं. :	जारी मिति (Issued Date) अभिभाव	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
संयुक्त खाताको हस्ताक्षर विधि (Operating Instruction) for joint Account):	भावक ⁄ खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty रिचयकर्ताको विवरण (Ir चयकर्ताको नाम : troducer's Name)	पत्र परिचय पत्र नं (ID No.) ntroducer's Details):	जारी जिल्ला (Issuing District)  परिचयकर्ताको खाता नं. : (Introducer's A/C No.)	जारी मिति (Issued Date) अभिभाव	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
मा मञ्जुर छ I (In the event of my death or incapacity, the following nominee shall be entitle to receive balance m of nominees held with this account at your bank.)  इच्छाएको ब्यक्तिको नाम (Name of Nominee) इच्छाएको ब्यक्तिको उमेर (Relationship with Nominee) इच्छाएको ब्यक्तिको उमेर (Nominee's Father's/Mother's Name) इच्छाएको ब्यक्तिको स्थायी ठेगाना (Relationship with Nominee's Phone No.)  इच्छाएको ब्यक्तिको स्थायी ठेगाना (Nominee's Phone No.)	भावक ⁄ खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty रिचयकर्ताको विवरण (Ir चयकर्ताको नाम : troducer's Name)	पत्र परिचय पत्र नं (ID No.) ntroducer's Details):	जारी जिल्ला (Issuing District)  परिचयकर्ताको खाता नं. : (Introducer's A/C No.)	जारी मिति (Issued Date) अभिभाव	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
(Name of Nominee) (Relationship with Nominee) इच्छाएको ब्यक्तिको उमेर (Age of Nominee) इच्छाएको ब्यक्तिको स्थायी ठेगाना (Address of Nominee) इच्छाएको ब्यक्तिको स्थायी ठेगाना (Address of Nominee)  खातावालको हस्ताक्षर (Account Holder's Signatu	भावक ∕ खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty रिचयकर्ताको विवरण (Ii चयकर्ताको नाम : troducer's Name)	पत्र परिचय पत्र नं (ID No.) ntroducer's Details): ाताको लागि मात्र) (Nomi	जारी जिल्ला(Issuing District)  परिचयकर्ताको खाता नं. :(Introducer's A/C No.)	जारी मिति(Issued Date)अभिभाव	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
इच्छाएको ब्यक्तिको उमेर (Age of Nominee) इच्छाएको ब्यक्तिको स्थायी ठेगाना (Address of Nominee) इच्छाएको ब्यक्तिको प्राप्त हेगाना (Address of Nominee)  संयुक्त खाताको हस्ताक्षर विधि (Operating Instruction) for joint Account):	भावक / खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty  रिचयकर्ताको विवरण (In  चयकर्ताको नाम : roducer's Name)  नोनयन फारम (एकल ख ा सञ्चालन गर्न असक्षण वा म	पत्र परिचय पत्र नं (ID No.)  ntroducer's Details):  ाताको लागि मात्र) (Nomi	जारी जिल्ला (Issuing District)  _ परिचयकर्ताको खाता नं. : (Introducer's A/C No.)  ination Form (For Single Acc	जारी मिति(Issued Date)  अभिभाव  ount Only):	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
इच्छाएको ब्यक्तिको प्लोग नं. (Address of Nominee) इच्छाएको ब्यक्तिको फोन नं. (Nominee's Phone No.) खाताबालको हस्ताक्षर (Account Holder's Signatu	भावक ∕ खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty  रिचयकर्ताको विवरण (In चयकर्ताको नाम : troducer's Name)  नोनयन फारम (एकल ख ता सञ्चालन गर्न असक्षण वा म मा मञ्जुर छ I (In the event c m of nominees held with this	पत्र परिचय पत्र नं (ID No.)  ntroducer's Details):  ाताको लागि मात्र) (Nomi	्रणरिचयकर्ताको खाता नं :(Introducer's A/C No.) ination Form (For Single Acc एको व्यक्तिलाई मेरो खातामा भएको मौज्य	जारी मिति(Issued Date)  ount Only):  दात रकम भुक्तान ecceive balance	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
संयुक्त खाताको हस्ताक्षर विधि (Operating Instruction) for joint Account):	भावक / खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty  रिचयकर्ताको विवरण (In चयकर्ताको नाम : troducer's Name)  सा सञ्चालन गर्न असक्षण वा म् मा मञ्जुर छ । (In the event com of nominees held with this इच्छाएको ब्यक्तिको नाम (Name of Nominee) इच्छाएको ब्यक्तिको उमेर	पत्र परिचय पत्र नं (ID No.)  ntroducer's Details):  ाताको लागि मात्र) (Nomi	्रणितचयकर्ताको खाता नं :(Introducer's A/C No.) ination Form (For Single Acc एको व्यक्तिलाई मेरो खातामा भएको मौज्यः following nominee shall be entitle to r इच्छाएको ब्यक्तिसंगको (Relationship with N इच्छाएको ब्यक्तिको बार्	ount Only):  बात रकम भुक्तान receive balance	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
	भावक / खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty  रिचयकर्ताको विवरण (In  चयकर्ताको नाम :  roducer's Name)  नोनयन फारम (एकल ख  ा सञ्चालन गर्न असक्षण वा म  ग्रा मञ्जुर छ I (In the event of m of nominees held with this  च्छाएको ब्यक्तिको नाम  Name of Nominee)  च्छाएको ब्यक्तिको उमेर  Age of Nominee)	पत्र परिचय पत्र नं (ID No.)  ntroducer's Details):  ाताको लागि मात्र) (Nomi	्राप्तिचयकर्ताको खाता नं :(Introducer's A/C No.)  ination Form (For Single Acc एको व्यक्तिलाई मेरो खातामा भएको मौज्यः following nominee shall be entitle to r  इच्छाएको ब्यक्तिसंगको (Relationship with N इच्छाएको ब्यक्तिको बात् (Nominee's Father's Name) इच्छाएको ब्यक्तिको फो	ount Only):  बात रकम भुक्तान eceive balance  नाता lominee) बु/आमाको नाम s/Mother's न नं.	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत :		
	भावक / खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty  रिचयकर्ताको विवरण (In  चयकर्ताको नाम :  roducer's Name)  नोनयन फारम (एकल ख  ा सञ्चालन गर्न असक्षण वा म  ग्रा मञ्जुर छ I (In the event of m of nominees held with this  च्छाएको ब्यक्तिको नाम  Name of Nominee)  च्छाएको ब्यक्तिको उमेर  Age of Nominee)	पत्र परिचय पत्र नं (ID No.)  ntroducer's Details):  ाताको लागि मात्र) (Nomi	्राप्तिचयकर्ताको खाता नं :(Introducer's A/C No.)  ination Form (For Single Acc एको व्यक्तिलाई मेरो खातामा भएको मौज्यः following nominee shall be entitle to r  इच्छाएको ब्यक्तिसंगको (Relationship with N इच्छाएको ब्यक्तिको बात् (Nominee's Father's Name) इच्छाएको ब्यक्तिको फो	ount Only):  दात रकम भुक्तान ecceive balance  नाता lominee) बु/आमाको नाम s/Mother's न नं.	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत : (Signature)	Photo	
	सावक / खाता सञ्चालकको परिचय ardian's / A/c Operator's ID Ty  वियकर्ताको विवरण (In  वियकर्ताको नाम :  oducer's Name)  नोनयन फारम (एकल ख  सञ्चालन गर्न असक्षण वा स  ा सञ्चालन गर्न असक्षण वा स  स  सञ्चालन गर्न असक्षण वा स  स  स  स  स  स  स  स  स  स  स  स  स	पत्र परिचय पत्र नं. (ID No.)  Introducer's Details):  पत्र भएमा तल उल्लेखित इच्छा of my death or incapacity, the saccount at your bank.)	्राप्टी जारी जिल्ला (Issuing District)  परिचयकर्ताको खाता नं. : (Introducer's A/C No.)  ination Form (For Single Acc  एको व्यक्तिलाई मेरो खातामा भएको मौज्य following nominee shall be entitle to r  इच्छाएको ब्यक्तिसंगको (Relationship with N  इच्छाएको ब्यक्तिको बात् (Nominee's Father's Name)  इच्छाएको ब्यक्तिको फो (Nominee's Phone N	ount Only):  दात रकम भुक्तान ecceive balance  नाता lominee) बु/आमाको नाम s/Mother's न नं.	जारी गर्ने कार्यालय (Issuing Office) वकको हस्ताक्षर (Guardia दस्तखत : (Signature)	Photo	

म / हामी यो घोषणा गर्दछु / छौं कि, म / हामी लाई जानकारी भएसम्म यहाँ उपलब्ध गराइएको विवरणहरु तथा कागजातहरु सत्य साँचो हुन । मैले / हामीले खाता खोल्नका लागि यस निवेदनमा उल्लेख गरिएका विवरणहरु तथा कागजातहरु कानुनतः झुठा ठहरिएमा सो को जिम्मेवारी म / हामीमा निहित रहनेछ । बैंकको हालको नियम र भविश्यमा परिर्वतन भई लागु हुने नियमहरु समेत मेरो / हाम्रो लागि मञ्जुरी रहेको उद्घोष गर्दछु / छौं । मैले / हामीले यस निवेदनमा उल्लेख भएका शर्तहरु पढीवुभी बुझेको / नबुझेको छु / छौं । बैंकको कुनै पनि नियमहरु पालना नगरेको कारणले पर्न जाने जोखिम प्रतिको सजाय भोग्न म / हामी तत्पर छु / छौं ।

(I/We hereby declare that, all the information and documents provided are correct & true in my/our knowledge. I/ We have read and understood the Terms & Conditions pertaining to the opening and operations of this account and agree to be bound by the same. I/We further agree to abide by any amendments to the said Terms & Conditions made by the bank from time to time, with or without notice to me/us.)

खाता सञ्चालनको लागि दस्तखत नमूना (SPEC	IMENT SIGNATURE FOR ACCOUNT OPERATION)
खाताको नामः Account Name	
Account Name	
खाता सञ्चालकको नाम ः Name :	खाता सञ्चालकको नाम : Name :
सम्पर्क नम्बर : Contact Number :	सम्पर्क नम्बर : Contact Number :
	- Contact victing of the contact victing of t
Photo दस्तखत : Signature :	Photo दस्तखत : Signature :
Photo दस्तखत : Signature :	Photo दस्तखत : Signature :
orginataro :	Orginatare :
Instructions (In CAPITAL Letters): Single (एकलौटी) Jo	pint (संयुक्त) Special Instruction (विशेष निर्देशन)
अन्य सेवाहरु (O Cheque Requisition (चेक बुकको माग)	THER SERVICES)  Received with thanks a cheque book containing cheque leaves
Please Supply a cheque book containingleaves to me/us or Mr/Msbeing my/our agent whose specimen signature appears here below.	
Signature of A/C Holder's Agent Signature of A/C Holder (खातावालाको प्रतिनिधिको दस्तखत) (खातावालाको दस्तखत)	Receipant's Signature (बृक्षिलिनेको दस्तखत) Date:
वैंक प्रयोजनका लागि मा	র (FOR BANK USE ONLY)
	High
Account No	
Account Type: Customer Type: Currency Type:	Min. Balance: Tax Rate
Original seen and verification of all valid documents done by (सक्कल कागज Employee Name (कर्मचारीको नाम)	Signature (दस्तखत)  Date (मिति)
Employee Name (कर्मचारीको नाम)	 Signature (दस्तखत)
Employee ID No. (कर्मचारीको परिचय पत्र नं.)	Date (मिति)

Account Opened By	Sign.	Date:
(खाता खोल्ने कर्मचारी)	(दस्तखत)	(मिति)
Account Verified By	Sign.	Date:
(खाता रुजु गर्ने)	(दस्तखत)	(मिति)
Signature/Image Scanned By	Sign.	Date:
(दस्तखत ∕ छाया प्रति बनाउने)	(दस्तखत)	(मिति)
Signature/Image Approved By	Sign.	Date:
(दस्तखत ∕ छाया प्रति प्रमाणित गर्ने)	(दस्तखत)	(मिति)

## (General Terms & Conditions Governing Accounts at Sindhu Bikash Bank Ltd.)

- यस विकास बैंकमा खोलिएको खाताको सञ्चालन नेपालको प्रचालित ऐन नियम, ने.रा.बैंकको निर्देशन तथा बैंकिङ क्षेत्रमा प्रचलित परम्परा र चलन अनुसार हुनेछ ।
   The laws and regulations of Nepal, directives of NRB and customs and procedures common to Bank and Financial Institutions in Nepal will apply.
- २. यस विकास बैंकले आफ्नो स्विविवेकमा कुनै पनि बेला पूर्व सूचित गरि वा नगरी खाता सञ्चालनसम्बन्धी, ब्याजदर, न्युनतम मौज्दात, शुल्कहरु लगायतका नियमहरु परिवर्तन गर्न सक्नेछ । The Development Bank reserve the right to amend the rules relating to interest rate, minimum balance, fee/charges etc. at any time and in any manner as the Bank deems necessary with or without prior notice to the account holder or the public.
- ३. यस विकास बैंकलाई कुनै खाता सञ्चालन गर्न दिन अनुपयुक्त लागेमा बैंकले आफ्नो स्विविवेकमा खाताबालालाई सूचित गरी∵नगरी पनि खाता बन्द गर्न सक्नेछ । The Development Bank reserves the right to close the account without notice to the account holder if the conduct of the account is, in the opinion of the Development Bank, unsatisfactory or for any other reason whatsoever.
- ४. खातामा रहेको सम्पूर्ण रकम खातावालाको विकास बैंक उपर रहेको हरेक प्रकारको दायित्वको (वर्तमान वा भविष्यमा सिर्जना हुने समेत) सुरक्षण सरह मानिने छ र खातावालाको उक्त रकमहरू विकास बैंकले खातावालालाई कनै सचना नदिई त्यस्तो दायित्व वापत कट्टि गरी मिलान गर्न सक्नेछ ।
  - The funds in an account would be considered by the Development Bank to be security for all the obligations, present or future of the account holder to the Development Bank and in the event of the dishonor of such obligations by the account holder, the Development Bank is entitled to utilize or set off such funds against the obligations of the account holder to the Development Bank without notice to the account holder.
- ४. खाताको विवरण माग गरेबमोजिम उपलब्ध गराइने छ तर एक पटक भन्दा बढि सोही विवरण मागिएमा विकास बैंकले नियमानुसार शुल्क लगाउन सक्नेछ । Statement of account will be provided on demand but Development Bank will charge on demand of duplication/repeated statement.
- ६. छ महिना वा सो भन्दा बढी अवधिसम्म खातामा कुनै कारोबार नभएमा उक्त खाता निश्कीय हुनेछ । त्यसपछि सो खाता सञ्चालन गर्न खातावाला स्वंय यस विकास बैंकमा उपस्थित हुनु पर्नेछ ।
  If there no debit transaction in the account for a period of six months or more, the account becomes inoperative/dormant. The account holder has to be self present to make the account operative.
- ७. न्युनतम रकम भन्दा कम मौज्दात वा खातामा कुनै रकम नरहेको अवस्थामा प्रचलित रहेका नियमानुसार विकास बैंकले बिना कुनै सुचना सो खाता बन्द गर्न सक्नेछ । ग्राहकको अनुरोधमा खाता बन्द गर्दा ग्राहकले आफसंग बाँकी रहेका चेक. ATM. Debit Card यस विकास बैंकलाई अनिवार्य रुपमा फिर्ता गर्न पर्नेछ ।
  - If the account reflects nil balance for a period as specified by the Development Bank, the Bank may close the account at its sole discretion. The customer shall forward compulsorily account closure request along with remaining leafs of cheques /ATM Debit Card to the Development Bank for closing the account.
- द्र. चेक नगदको भुक्तानी लिदाँ बैंकको काउण्टरमा सम्बन्धित कर्मचारीको सामु नै गनेर भुक्तानी लिनहुनको लागि अनुरोध गरिन्छ । यसरी विकास बैंकको काउण्टरमा सम्बन्धित कर्मचारी सामु गन्ती नगरि लिएको चेक नगदको भुक्तानी कथम् कदाचित् नप्गेमा बैंक जवाफदेही हुने छैन ।
  - Customers are advised to count their cash withdrawn before leaving the counter. Development Bank shall not be held responsible for any shortfall or losses in cash withdrawn that are not counted at the Development Bank's counter in front to the Bank's staff.
- ९. यस बैंकसंग कारोबार गर्दा लाग्ने सम्पूर्ण शुल्कको जानकारीको लागि यस बैंक तथा यस बैंक अन्तर्गतका शाखा कार्यालयहरुमा सम्पंक राख्न हुन अनुरोध गरिन्छ । यसरी लाग्ने शुल्कहरु यस विकास बैंकले आवश्यकता अनुसार सोझै ग्राहकको खाताबाट किट्ट गर्न सक्नेछ । ग्राहकको खातासंग सम्बन्धित सम्पूर्ण तथ्यहरु गोप्य राखिने छ र यस संग सम्बन्धी जानकारी सम्बन्धित खातावाल वा निजको आधिकारीक प्रतिनिधिलाई मात्र उपलब्ध गराइने छ । Customers are advised to contact the Development Banks (or its Branches) for detailed information regarding account operation and other service charges, Development Bank will debit the customer's account for the applicable charges on its service. Customer account information will not be provided through any telephonic inquiry. The details will one be provided to the customer him/her self or his/her authorized person.
- 9o. म / हामीलाई ज्ञान छ कि खातामा रकम भएको सीमासम्म मात्रको चेक काट्नु पर्दछ । खातामा रकम नभएको कारणले गर्दा चेक फिर्ता भएमा बैंकले आफ्नो शुल्क लिनेछ साथै ने.रा.बैंकको निर्देशिका बमोजिम म / हामीलाई कर्जा सुरक्षण केन्द्रको कालो सुचिमा राखिनेछ ।
  - I/We understand the cheque should be written for only up to the balance available in the account. If the cheque becomes dishonored due to inadequate balance, Development Bank charges for cheque return to my/our account and also can blacklist me/us in the record of Credit Information Centre as per NRB directive.
- ११. खातावालाको ठेगाना अथवा खाता संचालनमा कुनै पनि परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैंकलाई दिनु पर्नेछ।
  - Any change in address or account operator should be immediately communicated to the Development Bank.
- 9२. म / हामी यो घोषणा गर्दछ् / गर्दछौं कि यस खातामा जम्मा गरिने तथा कारोबार गरिने रकम बैधानिक तवरले आर्जन गरिएको हो र यो खाता मुद्रा निर्मालकरण प्रयोजनका लागि प्रयोग भएको वा हुने लागेमा बैंकले मेरो / हाम्रो खाताको विवरण सम्बन्धित निकायलाई जानकारी गराउन सक्छ भन्ने जानकारी मलाई / हामीलाई अवगत छ ।
  - I/We hereby declare that account at SINDHU BIKASH BANK LTD is opened with the monies which have been earned from legal means, and the account shall not be used for the purpose of money laundering. If the Bank knows or suspects that the account is being used for money laundering or for any other suspicious purpose, Development Bank may report the details of the account to the concerned authority.
- १३. एस.एम.एस मोवाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट केडिट कार्ड सम्बन्धी बैंकद्वारा जारी शर्तहरु मलाई ∕हामीलाई स्वीकार्य छ । I/We hereby confirm that the terms and conditions of SINDHU BIKASH BANK LTD pertaining to SMS/Mobile Banking/Internet Banking and Debit/Credit
  - Card are acceptable to me/us.
- १४. माथि उल्लेखित ब्यवस्था तथा शर्तहरु बिना पूर्व सूचना हेरफेर गर्ने अधिकार विकास बैंकसंग सुरक्षित रहेको छ । त्यसरी हेरफेर वा थप गरिएका शर्तहरु खातावाला(हरु)का लागि तत्काल लागृ हनेछन् ।
  - The Bank reserves the right to amend any or all the terms and conditions specified above prior notice and such altered or additional rules shall thereafter be deemed to be binding to all accountholder(s).
- १५. अन्य विवरणहरु संलग्न ग्राहक पहिचान फाराममा उल्लेख गरे बमोजिम हुनेछ । Other information will be as per the attached Know your customer (KYC) form.